



सूचनाको हक सम्बन्धी ऐन २०६४ का दफा ५(३), सूचनाको हक सम्बन्धी नियमावलीको नियम ३ अनुसार

प्रेषित सूचनाहरूका विवरण २०७८ बैशाख देखि २०७८ असार सम्म



नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
थापाथली, काठमाडौं

विषय सूची

१.	वनस्पति विभागको स्वरूप र प्रकृति.....	१
२.	विभागको काम, कर्तव्य र अधिकार	१
३.	निकायमा रहने कर्मचारी संख्या	२
४.	निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने शाखा र जिम्मेवार निकाय (नागरिक वडापत्र).....	४
५.	निर्णय गर्ने प्रक्रिया र अधिकारी	५
६.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	५
७.	प्रमुखको नाम र पद.....	५
८.	सूचना अधिकारीको नाम र पद	५
९.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	५
१०.	आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण	६
११.	अधिल्ला आ.व. मा विभागबाट सञ्चालित कार्यक्रमहरुको विवरण.....	६
१२.	विभागको Website	६
१३.	विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, सम्झौता	७
१४.	विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण.....	७
१५.	विभागमा परेको सूचना माग सम्बन्धि निवेदन र सो उपर दिएको विवरण	९
१६.	सूचना प्रकाशन	९
१७.	संगठन संरचना	११

१. वनस्पति विभागको स्वरूप र प्रकृति

वि.स. १९९४ सालमा वनस्पति स्रोतको जगेर्ना र प्रयोग गर्ने हेतुले वनस्पति फाँट र वनस्पति गोश्वाराको स्थापना भए पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बर्द्धन तथा दिगो विकास गर्ने प्रमुख उद्देश्यले वि.स.२०१६ सालमा स्थापना भएको वनस्पति विभागले विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र विकासका विभिन्न चरणहरू पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ। विगतको संगठन संरचना २०५५ मा सामान्य हेरफेर भई २०५७ सालदेखि पुनः सञ्चालनमा आएको थियो। पहिले वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रही आएकोमा हाल नेपालको संविधानले प्रत्याभूत गरेको संघीय संरचना अनुरूप यस विभागको संगठन संरचना परिमार्जन भई वन तथा वातावरण मन्त्रालय अन्तर्गत रही हाल सोही संरचना अन्तर्गत विभागका सम्पूर्ण तहका कर्मचारीहरू परिचालन गरी सफलतापूर्वक कार्य सञ्चालन हुँदै आएको छ।

नेपालमा पाइने वानस्पतिक स्रोतको विविधताको अन्वेषण, संकलन, पहिचान, नमूनाहरूको संरक्षण, अध्ययन, अनुसन्धान र तिनीहरूको स्वस्थानीय वा परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने, तिनमा विद्यमान रासायनिक तत्वहरूको अध्ययन, अनुसन्धान, विश्लेषण, दिगो उपयोग, आयमूलक खेती प्रवर्द्धन गरी रोजगार सृजना गर्ने तथा औद्योगिकीकरणको लागि परामर्श सेवा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुर्‍यालउनर सामाजिक अवस्था उकास्न मद्दत गर्ने यस विभागको मुख्य उद्देश्य रहेको छ।

वनस्पति विभागबाट सृजित संस्थाहरू

- वि.स. २०२९ सालमा शाही औषधी लिमिटेड हाल नेपाल औषधी लिमिटेड
- वि.सं. २०३७ सालमा औषधि व्यवस्था विभाग
- वि.सं. २०३८ सालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी
- वि.सं. २०५० सालमा वनस्पति विभागको शाही औषधी अनुसन्धानशालालाई औषधी व्यवस्था विभागको एउटा कार्यालयका रूपमा खडा गरिएकोमा उक्त अनुसन्धानशाला हाल राष्ट्रिय औषधी प्रयोगशालाको रूपमा रहेको छ।

वनस्पति विभाग वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको छ। यस विभागको प्रमुखमा महानिर्देशकको नेतृत्व रहेको छ। २ वटा महाशाखाहरू र सो अन्तर्गत अन्य शाखाहरू, ३ वटा केन्द्रीय कार्यालयहरू र ७ वटा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन्। प्रत्येक महाशाखाको प्रमुखको रूपमा सहसचिव (प्रा.) रहने व्यवस्था छ भने केन्द्रीय कार्यालयहरूमा उपसचिव (प्रा.) रहने व्यवस्था छ। यस विभागमा जम्मा ११६ जना कर्मचारीको दरबन्दी रहेको छ। यस विभाग अन्तर्गत ईलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलालीमा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन्।

२. विभागको काम, कर्तव्य र अधिकार

वैज्ञानिक अध्ययन तथा अनुसन्धानद्वारा वानस्पतिक स्रोतको पहिचान गरी प्रविधि विकासका माध्यमबाट तिनको स्वस्थानीय तथा परस्थानीय संरक्षण एवं व्यवस्थापन गर्ने र वनस्पति स्रोतको दिगो विकास गरी मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउन प्रयासरत यस विभागले निम्न कार्य क्षेत्रहरूमा केन्द्रित रही विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आईरहेको छ।

- हर्वेरियम नमुनाहरू पहिचान, हर्वेरियम व्यवस्थापन र फलोरा प्रकाशन गर्ने।
- वनस्पति उद्यानहरूको वैज्ञानिक व्यवस्थापन गरी वंशाणुगत स्रोतको संरक्षण र विकासको लागि अध्ययन अनुसन्धानका साथै वनस्पति उद्यान सम्बन्धी विविध सेवा प्रदान गर्ने।
- मुलुकमा उपलब्ध जैविक विविधतालाई जैविक एवं संरक्षण प्रविधिहरूको माध्यमबाट दिगो विकासका उद्देश्यहरू हासिल गर्ने।
- शैक्षिक र संरक्षण उद्यानको व्यवस्थापन गर्ने।
- विभिन्न वनस्पतिहरूमा रहेका उपयोगी रासायनिक तत्वहरूको अध्ययन अनुसन्धान तथा विश्लेषणात्मक कार्य गर्ने।
- गैरकाष्ठ वन पैदावार लगायत विभिन्न वनस्पतिहरूमा निहित रासायनिक तत्वहरू र त्यसको सुक्ष्म जीव प्रतिरोधी गुणहरूको परीक्षण, प्रमाणिकरण र गुणस्तर निर्धारण गर्ने र सो सम्बन्धी सेवा प्रदान गर्ने।
- देशमा विद्यमान जडीबुटी स्रोतको वर्तमान स्थिति पत्ता लगाउन स्थलगत सर्वेक्षण गरी गुणात्मक र परिमाणात्मक विश्लेषण गर्ने।
- विभिन्न हावापानीमा पाईने उपयोगी जडीबुटीहरूको खेती प्रविधि विकास गर्न अनुसन्धानहरू गरी खेती प्रविधि विकास भएका

जडीबुटीहरूको प्रविधि हस्तान्तरण गर्दै जाने ।

- वनस्पति स्रोत सम्पदाका अध्ययन अनुसन्धानका लागि स्थापित केन्द्रीय एवं विभागका प्र योगशालाहरूको समयानुकूल व्यवस्थापन तथा विस्तार गर्दै लाने ।
- वनस्पति स्रोत सम्बन्धी विभिन्न विधाहरूमा प्रचार प्रसार, तालिम तथा विशेषज्ञ एवं परामर्श सेवा प्रदान गर्ने ।

३. निकायमा रहने कर्मचारी संख्या

क्र.सं.	कर्मचारीको नाम थर	पद	सेवा	समूह	श्रेणी/तह	कार्यरत शाखा
१.	श्री सन्जीव कुमार राई	महानिर्देशक	वन	बोटानी	रा.प.प्रथम	
२.	श्री मधुदेवी घिमिरे	वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.द्वि	जैविक विविधता तथा साइटिस शाखा
३.	श्री मधु शुदन थापामगर	वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.द्वि	बायोटेक्नोलोजी शाखा
४.	श्री संगिता स्वार्	योजना अधिकृत	वन	बोटानी	रा.प.द्वि	योजना तथा अनुगमन शाखा
५.	श्री तारा दत्त भट्ट	वैज्ञानिक अधिकृत	इन्जि	केमेष्ट्री	रा.प.द्वि	इन्ड्रुमेन्ट शाखा
६.	श्री अंजनी कुमार अधिकारी	वैज्ञानिक अधिकृत	इन्जि	केमेष्ट्री	रा.प.द्वि	गुणस्तर निर्धारण शाखा
७.	श्री शिशिर पन्थी	वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.द्वि	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
८.	श्री सचिता जोशी	वैज्ञानिक अधिकृत	स्वास्थ्य	फार्मेसी	दशौं तह	बायोलोजिकल शाखा
९.	श्री शशिकला गौली	शाखा अधिकृत	प्रशासन	सा.प्र.	रा.प.तृतीय	प्रशासन शाखा
१०.	श्री श्रीराम आचार्य	लेखा अधिकृत	प्रशासन	लेखा	रा.प.तृतीय	आर्थिक प्रशासन शाखा
११.	श्री सीर्जना महर्जन	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	बायोटेक्नोलोजी शाखा
१२.	श्री मो. सज्जाद आलम	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	जडीबुटी सदुपयोग तथा पाइलट शाखा
१३.	श्री कृष्णराम भट्टराई	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
१४.	श्री जनुका पाठक	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	बायोटेक्नोलोजी शाखा
१५.	श्री कल्पना शर्मा ढकाल	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	जैविक विविधता तथा साइटिस शाखा
१६.	श्री प्रमेश बहादुर लाखे	सहायक वैज्ञानिक अधिकृत	वन	बोटानी	रा.प.तृतीय	बायोलोजिकल शाखा
१७.	श्री मोनिका दाहाल	सहायक योजना अधिकृत	वन	बोटानी	रा.प.तृतीय	योजना तथा अनुगमन शाखा
१८.	श्री अमित ढुंगाना	सहायक वैज्ञानिक अधिकृत	इन्जि	केमेष्ट्री	रा.प.तृतीय	इन्ड्रुमेन्ट शाखा
१९.	श्री निशान्त श्रेष्ठ	सहायक वैज्ञानिक अधिकृत	इन्जि	केमेष्ट्री	रा.प.तृतीय	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२०.	श्री प्रतिक श्रेष्ठ	सुचना व्यवस्थापन अधिकृत	वन	बोटानी	रा.प.तृतीय	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२१.	श्री कृष्णबाबु तिवारी	असिस्टेन्ट बोटानिष्ट	वन	बोटानी	रा.प.अनं.प्र	शहरी उद्यान विकास शाखा
२२.	श्री मञ्जु कुमारी शर्मा	नायव सुब्बा	प्रशासन	सा.प्र.	रा.प.अनं.प्र	महानिर्देशकज्यूको सचिवालय
२३.	श्री प्रेम बहादुर हिरोजक	नायव सुब्बा	प्रशासन	सा.प्र.	रा.प.अनं.प्र	प्रशासन शाखा
२४.	श्री कल्पना सुवेदी	लेखापाल	प्रशासन	लेखा	रा.प.अनं.प्र	आर्थिक प्रशासन शाखा
२५.	श्री अनु श्रेष्ठ	असिस्टेन्ट बोटानिष्ट	वन	बोटानी	रा.प.अनं.प्रथम	योजना तथा अनुगमन शाखा
२६.	श्री डम्बर सिंह साउद	असिस्टेन्ट बोटानिष्ट	वन	बोटानी	रा.प.अनं.प्र	जैविक विविधता तथा साइटिस शाखा
२७.	श्री कृष्णप्रसाद हुमागाई	असिस्टेन्ट केमिष्ट	इन्जि	केमेष्ट्री	रा.प.अनं.प्र	जिन्सी व्यवस्थापन शाखा
२८.	श्री चिन्तामणी बस्याल	असिस्टेन्ट केमिष्ट	इन्जि	केमेष्ट्री	रा.प.अनं.प्र	इन्ड्रुमेन्ट शाखा
२९.	श्री गंगा रिजाल	असिस्टेन्ट बोटानिष्ट	वन	बोटानी	रा.प.अनं.प्र	बायोटेक्नोलोजी शाखा
३०.	श्री बल बहादुर विष्ट	असिस्टेन्ट केमिष्ट	इन्जि	केमेष्ट्री	रा.प.अनं.प्र	इन्ड्रुमेन्ट शाखा

क्र.सं.	कर्मचारीको नाम थर	पद	सेवा	समूह	श्रेणी/तह	कार्यरत शाखा
३१.	श्री रोमी महर्जन	असिष्टेन्ट केमिष्ट	इन्जि	केमेष्ट्री	रा.प.अनं.प्र	गुणस्तर निर्धारण शाखा
३२.	श्री सरिता यादव	असिस्टेन्ट बोटानिष्ट	वन	बोटानी	रा.प.अनं.प्र	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
३३.	श्री ज्ञान भक्त महर्जन	टाईपिस्ट खरिदार.	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	अनुसन्धान तथा योजना महाशाखा
३४.	श्री सुरेश भट्टराई	खरिदार	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	प्रशासन शाखा
३५.	श्री आरती ढकाल	खरिदार	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	शहरी उद्यान विकास शाखा
३६.	श्री प्रदिप पौडेल	हेड फिल्ड असिष्टेपण्ट	वन	बोटानी	रा.प.अनं.द्वि	व्यवस्थापन तथा विकास महाशाखा
३७.	श्री सुदर्शनराज पुडासैनी	फिल्ड असिस्टेन्ट	वन	बोटानी	रा.प.अनं.तृ	शहरी उद्यान विकास शाखा
३८.	श्री राम बहादुर तामाङ	ल्याब च्वाय	इन्जि	केमेष्ट्री	रा.प.अनं.तृ	जडीबुटी सदुपयोग तथा पाइलट शाखा
३९.	श्री पुष्कर प्रसाद ढकाल	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	प्रशासन शाखा
४०.	श्री पदम बहादुर थापा	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	गुणस्तर निर्धारण शाखा
४१.	श्री डिल्ली प्रसाद लम्साल	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	शहरी उद्यान विकास शाखा
४२.	श्री विना महर्जन	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	अनुसन्धान तथा योजना महाशाखा
४३.	श्री मान बहादुर श्रेष्ठ	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	शहरी उद्यान विकास शाखा
४४.	श्री रुकुमणी बूढाथोकी	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा

४. निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने शाखा र जिम्मेवार निकाय (नागरिक वडापत्र)

क्र.सं.	सेवाका विवरण	आवश्यक प्रक्रिया	आवश्यक कागजातहरू	दस्तुर	समय	सम्पर्क राख्नुपर्ने शाखा/व्यक्ति	सेवा प्रदान गर्ने शाखा	उजुरी/गुनासो सुन्ने व्यक्ति र निजको फोन न.	कैफियत
१.	वनस्पति स्रोत सम्बन्धी सूचनामुलक सामग्रीहरूका वितरण एवं सूचना प्रवाह	सम्बन्धित व्यक्ति संस्थाले शाखामा सम्पर्क राख्नुपर्ने	संस्थागत भए संस्थाको पत्र	नि:शुल्क	यथाशिघ्र	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा	उप महानिदेशक ४२५११७१	
२.	वनस्पति सम्बन्धी प्रकाशनको विक्री वितरण			सामग्रीको मूल्य अनुसार	यथाशिघ्र	जिन्सी व्यवस्थापन शाखा प्रमुख	जिन्सी व्यवस्थापन शाखा	उप महानिदेशक ४२५११७१	
३.	जडीबुटीजन्य स्रोत तथा विस्तार सम्बन्धी जानकारी			नि:शुल्क	यथाशिघ्र	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा	उप महानिदेशक ४२५११६०	
४.	जैविक विविधता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनबाट संरक्षित विरुवाका प्रजातिहरू, जलवायु परिवर्तन सम्बन्धी जानकारी			नि:शुल्क	यथाशिघ्र		जैविक विविधता तथा साइटिस शाखा	उप महानिदेशक ४२५११६०	
५.	टिस्युकल्चर प्रविधिबाट उत्पादित विरुवाहरू खेती परीक्षणका लागि वितरण	आवेदन वा सम्बन्धित संस्थाको पत्र	रितपूर्वकको निवेदन तथा नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने प्रमाणपत्र वा संस्थाको दर्ता नं. खुल्ने कागजात	नि:शुल्क	विरुवा तयार भएपछि	व्यवस्थापन तथा विकास महाशाखा	बायाटेक्नोलोजी शाखा	उप महानिदेशक ४२५११६०	विरुवा संख्या र रोप्ने ठाउँ खोल्नुपर्ने
६.	वनस्पति स्रोत र सम्पदा सम्बन्धी नीति योजना तथा कार्यक्रमका बारेमा जानकारी			नि:शुल्क	यथाशिघ्र		योजना तथा अनुगमन शाखा	उप महानिदेशक ४२५११६०	
७.	विभाग र मातहत कार्यालयहरूको कार्यक्रमहरूको कार्य प्रगतिको जानकारी			नि:शुल्क	यथाशिघ्र		योजना तथा अनुगमन शाखा	उप महानिदेशक ४२५११६०	
८.	विश्लेषण परीक्षण सेवा FTIR GCMS HPLC			५००/- १०००/- १२००/-	प्रयोगशालामा नमूना प्राप्त भएको मिति देखि ७ कार्य दिन भित्र	व्यवस्थापन तथा विकास महाशाखा	इन्ट्रुमेन्ट शाखा	उप महानिदेशक ४२५११७१	
९.	वाह्य स्रोतबाट माग भई आए अनुसार प्रशोधन सेवा उपलब्ध गराउन			प्रति मेशिनको प्रति घण्टा ५००/-	परिमाण हेरी ५ दिन देखि १ महिना सम्म	जडीबुटी सदुपयोग तथा पाइलट शाखा प्रमुख/स.प्र.प्र.अ.	जडीबुटी सदुपयोग तथा पाइलट शाखा	उप महानिदेशक ४२५११७१	
१०.	नेपाली विरुवामा अनुसन्धान अनुमति स्वदेशी/विदेशी (नेपालमा परीक्षण गर्ने) स्वदेशी/विदेशी (विदेशमा परीक्षण गर्ने)	वनस्पति विभागको "वनस्पति स्रोत अध्ययन अनुसन्धान कार्यविधि २०७०" को अनुसूची १ अनुसारको निवेदन तथा कागजपत्र		नि:शुल्क	१ सप्ताह	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	जैविक विविधता तथा साइटिस शाखा	उप महानिदेशक ४२५११६०	मन्त्रालयको सहमति प्राप्त भएको ३ दिन भित्र
११.१	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टिमाइक्रोबियल) परीक्षण*			परीक्षण गर्नुपर्ने नमूना आवश्यक कागजातहरू सहित बुझाउने	२,६००/-	नमूना प्राप्त भएको मिति देखि १२ कार्य दिन भित्र	व्यवस्थापन तथा विकास महाशाखा	वायालोजिकल शाखा	उप महानिदेशक ४२५११७१
११.२	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टिमाइक्रोबियल परीक्षण) Minimum Inhibitory Concentration / Minimum Bactericidal Concentration सहित	परीक्षण गर्नुपर्ने नमूना आवश्यक कागजातहरू सहित बुझाउने	- रितपूर्वकको निवेदन - विद्यार्थीको हकमा आवद्ध संस्थाको सिफारिस पत्र - परीक्षण फारम संलग्न गरेको हुनुपर्ने - संस्थाको हकमा निवेदन साथ संस्थाको दर्ता नं. एवं PAN/VAT नं. खुलेको प्रमाण पत्र संलग्न अथवा संस्थाको दर्ता नं. तथा PAN/VAT दर्ता नं. खुलेको लेटरप्याडमा निवेदन दिनुपर्ने	३,०००/-	नमूना प्राप्त भएको मिति देखि २० कार्य दिन भित्र	व्यवस्थापन तथा विकास महाशाखा	वायालोजिकल शाखा	उप महानिदेशक ४२५११७१	सारतत्व परीक्षण गर्नुपर्ने भएमा नमूना न्यूनतम ५ ग्राम
११.३	व्याक्टेरियाका टि.ए.भि.सि. (Total aerobic viable count of Bacteria)			८००/-	नमूना प्राप्त भएको मिति देखि २५ कार्य दिन भित्र				परीक्षण गर्नुपर्ने नमूनाको न्यूनतम १०० ग्रामको ३ वटा छट्टाछट्टै सिलबन्दी बट्टा/प्याकेट
११.४	दुग्धी र यिस्टका टि.भि.सि. (Total viable count of Yeasts & Moulds)			८००/-					
११.५	इस्चिरिचिया कोली परीक्षण (Escherichia coli test)			७००/-					
११.६	इन्टेरोब्याक्टेरिया परीक्षण (Enterobacteriaceae test)			५००/-					
११.७	साल्मोनेल्ला परीक्षण (Salmonella Test)			९००/-					
१०.	सिजेल्ला परीक्षण (Shigella Test)			९००/-					
११.९	क्लोस्ट्रिडियम परीक्षण (Clostridium Test)			७००/-					
११.१	स्यूडोमोनास परीक्षण (Pseudomonas Test)			७००/-					
११.१	स्टाफाइलोकोकस अउरियस (Staphylococcus aureus Test)			८००/-					
१२.	राष्ट्रिय चाडपर्वहरूमा माग भई आए बमोजिम फूलका गमला आपूर्ति/सजावट गर्ने सरकारी निकायका विशिष्ट पाहुनाहरूको स्वागत सत्कारमा फूल, माला, गुच्छा, गमला, फुलदानी आपूर्ति गर्ने	आवेदन	सम्बन्धित निकायको पत्र	नि:शुल्क	पत्र प्राप्त भएपछि	शहरी उद्यान विकास शाखा प्रमुख	शहरी उद्यान विकास शाखा, सिंहदरवार	उप महानिदेशक ४२५११७१	फूल, माला, गुच्छा, गमला, फुलदानी उपलब्ध हुनुपर्ने दिनभन्दा २ दिन अगावै आवेदन दिनुपर्ने

५. निर्णय गर्ने प्रक्रिया र अधिकारी

सम्बन्धित शाखाबाट टिप्पणी उठाई सम्बन्धित महाशाखाबाट सिफारीस गरी महानिर्देशकज्यूबाट स्वीकृत गराउने । प्रत्येक कामसँग सम्बन्धित सम्पूर्ण कागजात तथा विवरणहरू, सम्बन्धित शाखाका शाखा प्रमुखले तोकेको कर्मचारीको जिम्मामा रहनेछ र निजले ती अभिलेखहरू आफू कुनै कारणबाट शाखामा नरहने भए पञ्जिका बनाई अनिवार्य रूपमा बुझाउनु पर्नेछ । हरेक शाखाबाट उठान भएका निर्णय फाइल तथा तत् सम्बन्धी कागजातहरूको सूची पञ्जिका बनाउन र व्यवस्थित गरी राख्ने जिम्मा तोकिएका फाँटवाला सहायक कर्मचारीको हुनेछ । निर्णय गर्ने तहबाट फाइल उपमहानिर्देशक हुँदा सम्बन्धित शाखामा पठाईन्छ । निर्णयका फाइल वा कागजात प्राप्त भएपछि शाखा प्रमुखले त्यसको जानकारी सरोकारवालालाई दिनुपर्नेछ । फाइल जिम्मा लिने कर्मचारी विदामा बसेमा वा अनुपस्थित रहेमा कसले जिम्मा लिने भन्ने कुरा शाखाका प्रमुखले लिखित रूपमा तोकिदिनुपर्नेछ । फाइल वा कागजातको जिम्मेवारी पाएका /लिएका कर्मचारी अन्यत्र सरुवा भए जानुपर्ने भएमा सरुवा भई आउने कर्मचारीलाई वा तोकिएको अन्य कर्मचारीलाई बरबुझारथ गर्नु पर्नेछ ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी

सेवाग्राहीले उल्लेखित सेवा प्राप्त गर्न नसकेमा वा कुनै सुझाव भएमा महानिर्देशक वा उपमहानिर्देशक समक्ष लिखित वा मौखिक उजुरी गर्न सक्नेछन् । साथै विभागको उजुरी पेटिकामा लिखित उजुरी हाल्न सक्नेछन् ।

७. प्रमुखको नाम र पद

नाम - श्री सन्जीव कुमार राई

पद - महानिर्देशक

फोन नं - ०१-५३५९९६९

ईमेल : sanjeev.raai@nepal.gov.np

८. सूचना अधिकारीको नाम र पद

नाम - श्री तारा दत्त भट्ट

पद - वैज्ञानिक अधिकृत

फोन नं - ०१-५३६८२४६

ईमेल : tdbhatt@gmail.com

९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- जडीबुटी खेती प्रविधि कार्यविधि, २०७५
- जडीबुटी विकासका लागि अनुदान सम्बन्धि कार्यविधि, २०७५
- सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७४
- जडीबुटी एवं गैर काष्ठ वन पैदावार विकास नीति, २०६९
- वनस्पति स्रोत अनुसन्धान कार्यविधि, २०७० (पहिलो संशोधन २०७३)
- सुनाखरी संकलन तथा खेती विकास (कार्यविधि) निर्देशिका, २०६९
- जैविक सुरक्षा निर्देशिका, २०६२
- स्वदेशी शोभनीय वनस्पति अध्ययन अनुसन्धान कार्यविधि, २०७५
- स्व-स्थानीय तथा पर-स्थानीय वनस्पति संरक्षण कार्यविधि, २०७५
- राष्ट्रिय वनस्पति पुरस्कार कार्यविधि, २०७७
- जडीबुटी प्रशोधन केन्द्रको स्थापना तथा संचालन कार्यविधि निर्देशिका, २०७६
- जडीबुटीको व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७
- जडीबुटीहरूको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट

१०. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

बजेट खर्च

क्र. सं.	ब.उ.शि.नं. तथा कार्यक्रमहरू	विनियोजन रकम	खर्च रकम रु.	कैफियत
१	३२९०२०११३ वनस्पति विभाग	८०,८७५,०००।००	१५८७५१२३।६	
२	३२९०२१०१३ जडीबूटी विकास कार्यक्रम	१९,०८२,०००।००	१३९४७५।११	
३	३२९०२१०३३ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	१५,३०८,०००।००	५८३६१।१३	
चालूतर्फको जम्मा		११५,२६५,०००।००	३५६५८७४।७६	
४	३२९०२०११४ वनस्पति विभाग कार्यक्रम	२,९००,०००।००	७२४२३।४२	
५	३२९०२१०१४ जडीबूटी विकास कार्यक्रम	३८०,०००।००	४४५३३८।९६	
६	३२९०२१०३४ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	२२,९८५,०००।००	१८०५२९।१४	
पूँजिगततर्फको जम्मा		२६,२६५,०००।००	६९८२९।५२	
कूल जम्मा		१४१,५३०,०००।००	१०५४८७८।९१	

११. अघिल्ला आ.व. मा विभागबाट सञ्चालित कार्यक्रमहरूको विवरण

आ.व. ०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम तथा खर्च विवरण पूँजिगत तथा चालु

क्र. सं.	ब.उ.शि.नं.	कार्यक्रम/ आयोजना	विनियोजन रकम रु.	खर्च रकम रु.
१	३२९०२०११३	साधारण	१४०,२२२,०००।००	१०३,७१३,५७८।४२
५	३२९०२०११४	साधारण	१,५००,०००।००	१,२२०,००३।००
२	३२९०२१०१३	जडीबूटी विकास कार्यक्रम	३९,२३७,०००।००	२२,९७९,०५१।००
६	३२९०२१०१४	जडीबूटी विकास कार्यक्रम	५२,७००,०००।००	३६,६५१,९७३।००
३	३२९०२१०२३	वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्रम	११,०३२,०००।००	१०,१७२,३३८।००
७	३२९०२१०२४	वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्रम	२६,०००,०००।००	२१,५४९,५२५।००
४	३२९०२१०३३	वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरण	१२,६३८,०००।००	५,८९३,९५२।५०
८	३२९०२१०३४	वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरण	५,५००,०००।००	७०६,४१३।००
जम्मा			२८८,८२९,०००।००	२०२,८८६,८३३।९२

१२. विभागको Website

www.dpr.gov.np

ईमेल: info@dpr.gov.np

१३. विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, सम्झौता

कुनै पनि सम्झौता/अनुदान प्राप्त नभएको ।

१४. विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण

१. वनस्पति अनुसन्धान, संरक्षण तथा उद्यान विकास कार्यक्रम

१.१ फेनेरोग्याम्स अनुसन्धान

३५ वटा हर्वेरियम नमुनाहरूको Press तथा Dry गर्ने कार्य गरिएको। ७७८ वटा नमुनाहरूको Labelling तथा Mounting गरिएको। म्युजियममा रहेका नमुनाहरूको नियमित स्याहार संभार गरिएको।

१.२ क्रिप्टोग्याम्स (ब्रायोफाइटस र टेरिडोफाइड) अनुसन्धान

४ ब्रायोफाइटसका नमुनाहरू संकलन गरिएको।

१.३ क्रिप्टोग्याम्स (एल्गीफन्जाई र लाइकेन) अनुसन्धान

Microspora sp.को हर्वेरियम नमुना तयार गरिएको। कास्कीको पोखराबाट संकलन गरिएका एल्गीका ६ वटा नमुनाहरूको माईक्रो फोटोग्राफी गर्ने कार्य सम्पन्न भएको। माइकोलोजी शाखामा रहेका २७० वटा च्याउका नमुनाहरूलाई alcohol treatment गरी preservative को रूपमा Naphthalene ball राखिएको। माइकोलोजी शाखामा रहेका २८८ वटा च्याउका नमुनाहरूको डिजिटिजेशन कार्य सम्पन्न गरिएको।

१.४ हर्वेरियम नमुनाको पहिचान संरक्षण Housing तथा व्यवस्थापन

यस कार्यक्रम अनुसार राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा १६१८ हर्वेरियम नमुनाहरूको हाउजिड कार्य गरिएको छ। १७५७ वटा हर्वेरियम नमुनाहरूको alcohol Treatment गरिएको। १० हर्वेरियम नमुनाहरूको Repair तथा मर्मत गर्ने कार्य गरिएको छ।

१.५ राष्ट्रिय हर्वेरियममा संरक्षित वनस्पति नमुनाहरूको Digitization कार्य

यस कार्यक्रम अन्तर्गत राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा ७५०० हर्वेरियम नमुनाहरूको Digitization कार्य गरिएको छ।

१.६ नेपालबाट रिपोर्ट भएका राष्ट्रिय हर्वेरियममा संरक्षण नभएका वनस्पतिहरूको संकलन कार्य

यस कार्यक्रम अन्तर्गत राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा ११ वटा taxa पहिलोचोटी KATH हर्वेरियममा समावेश (New to KATH) गरिएको छ।

1. *Arceuthobium minutissimum* Hook. F
2. *Impatiens balsamina* L.
3. *Impatiens glauca* Hook. f. & Thomson
4. *Impatiens harae* H. Ohba & S. Akiyama
5. *Rhododendron aeruginosum* Hook. f.
6. *Primula elliptica* Royle
7. *Primula reptans* Hook. f. ex G. Watt
8. *Primula ianthiana* Balf. f. & Cave
9. *Primula spathulifolia* Craib
10. *Primula reidiivar. williamsii* Ludlow
11. *Primula irregularis* Craib

१.७ वनस्पतिहरूको फाईटोकेमिकल, फर्माकोलोजिकल, सुगन्धित तेल, विस्तृत फाईटोकेमिकल र वायोकेमिकल अध्ययन

नेपालका विभिन्न क्षेत्रहरूबाट संकलित ३ प्रजातिका नमूनाहरूमा फाईटोकेमिकल, फर्माकोलोजिकल अध्ययन भएको र १ प्रजातिमा सुगन्धित तेल प्रतिशत निर्धारण सम्पन्ना भएको।

१.८ मौसमी शोभनिय फुल बिरुवा उत्पादन

१६०८२० मौसमी शोभनिय फुल बिरुवा उत्पादन भएको।

१.९ स्वदेशी शोभनिय फुल बिरुवा अध्ययन अनुसन्धान

राष्ट्रिय वनस्पति उद्यानमा वन काइयो (*Luculia gratissima*) को काण्डबाट प्रसारण सम्बन्धी अध्ययनका लागि नियमित तथ्यांक संकलन भएको। वनस्पति अनुसन्धान केन्द्र, इलाममा घीउपात (*Cardiocrinum giganteum*) उमार क्षमता तथा बिरुवाको प्रसारण सम्बन्धी अध्ययन भईरहेको। वनस्पति अनुसन्धान केन्द्र, धनुषामा ध्यारोका १६ वटा प्लटमा गरी कुल ३२० वटा नयाँ कटिङ्ग राखि अध्ययन कार्य

सम्पन्न भएको। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको पर्वतिय वनस्पति उद्यान दामनमा *Roscoeia purpurea* को ३ विभिन्न स्थानहरू क्रमशः दामन, अघोर र टिष्टुङ्गको जर्मप्लाजम संकलन गरी संरक्षण गरिएको। मकवानपुरको Native Ornamental Flowering Plants सम्बन्धी पुस्तिका प्रकाशन अन्तिम चरणमा रहेको। वनस्पति अनुसन्धान केन्द्र, बाँकेमा *Eranthemum pulchellum* को अध्ययन भएको। वनस्पति अनुसन्धान केन्द्र, सल्यानमा तिउरी (*Impatiens balsamina*) को बिउ संकलन तथा रोपण गरि अंकुरण दरको नियमित तथ्यांक संकलन भएको। वनस्पति अनुसन्धान केन्द्र, कैलालीमा स्वदेशी फूल प्याउलीको अध्ययन अनुसन्धान भई प्रारम्भिक प्रतिवेदन तयार भएको। वनस्पति अनुसन्धान केन्द्र, जुम्लामा *Hypericum uralum* साथै *Taraxacum officinale* (टुकी फुल) को अध्ययन भएको।

१.१० बहुवर्षिय शोभनिय फूल बिरुवा उत्पादन

६९,७३७ बहुवर्षिय शोभनिय फूल बिरुवा उत्पादन भएको।

१.११ उद्यान निर्माण

भीमदत्त न.पा. कञ्चनपुर, राप्ती न.पा.१ चितवन, भेरी न.पा. २ जाजरकोट, शैलुङ गा.पा. दोलखा र रामापिथेकस व.उ. रूपन्देहीमा उद्यान निर्माणको लागि सम्झौता भई निर्माण कार्य सम्पन्न भएको।

१.१२ भेराईटी विकास कार्यक्रम कार्यान्वयन

वनस्पति अनुसन्धान केन्द्र, इलाम, मकवानपुर, सल्यान र जुम्लामा चिराइतो, वनस्पति अनुसन्धान केन्द्र, धनुषामा मेन्था, वनस्पति अनुसन्धान केन्द्र, बाँके र कैलालीमा क्यामोमाइलको अध्ययन भईरहेको।

१.१३ Thematic Garden शौन्दर्यीकरण

११ वनस्पति उद्यानहरूमा विभिन्न किसिमका ल्याण्डस्केप/ जाति विशेष उद्यानहरू -शैक्षिक वाटिका, ट्याक्सोनोमिकल फेमिली गार्डेन, ईथनोबोटानिकल वाटिका, फ्लोरल क्लक, जलिय उद्यान, फर्न उद्यान, ईण्डेमिक, अल्पाइन, र एक्जोटिक गार्डेन लगायतका थिमेटिक वाटिकाहरू व्यवस्थापन गरिएको।

२. जडीबुटी विकास कार्यक्रम

२.१ गुणस्तर विकासका लागि खेती प्रविधि अनुसन्धान गरी सो सम्बन्धी प्राविधिक पुस्तिका तयार गर्ने

वनस्पति अनुसन्धान केन्द्र, इलाममा मजिठो (*Rubia manjith*) को बीउ र गानावाट बिरुवा प्रसारण सम्बन्धि अध्ययन भएको। वनस्पति अनुसन्धान केन्द्र, धनुषामा नीमको बीउ रोपण गरी विभिन्न १६ वटा पारामिटरमा बीउको उमार शक्ति र बेर्नाको वृद्धिदरको अध्ययन कार्य सम्पन्न भएको। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको पर्वतिय वनस्पति उद्यान दामनमा धसिङ्ग्रेको चार विभिन्न स्थानहरू क्रमशः अघोर, दामन, टिष्टुङ्ग र सिमभन्ज्याङ्गवाट बिरुवाहरूको जर्मप्लाजम संकलन गरी अनुसन्धान प्लटमा लगाईएको र बिरुवाहरूको नियमित स्याहार सम्भार कार्य गरिएको। वनस्पति अनुसन्धान केन्द्र, बाँकेमा गुर्जोको बीउ संकलन गरी नर्सरी राखेको तथा गुर्जोको बीउवाट राम्रो अंकुरण भएको। वनस्पति अनुसन्धान केन्द्र, सल्यानमा सुगन्धकोकिला (*Cinnamomum glaucescens*) को बीउ अंकुरण दरको अध्ययन भएको। वनस्पति अनुसन्धान केन्द्र, जुम्लामा लघुपत्रको बीउवाट खेतीप्रसारण सम्बन्धी अध्ययन भएको। वनस्पति अनुसन्धान केन्द्र, कैलालीमा सितलचिनीको खेती प्रविधि अध्ययन भई पुस्तिका तयार भएको।

२.२ जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन

५,५८,१५० जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन भएको।

२.३ ट्रेड सपोर्ट(विश्लेषणप्रमाणीकरण, गुण नियन्त्रण तथा सिफारिस)

३४० वटा नमुनाहरूको विश्लेषण, प्रमाणीकरण, गुण नियन्त्रण तथा सिफारिस कार्य गरेको।

२.४ संकटापूर्ण अवस्थामा पुगेको जडीबुटी प्रजातीको स्व-स्थानीय संरक्षण

वनस्पति अनुसन्धान केन्द्र, इलामद्वारा १४ प्रजातीका बिरुवाहरू भेडिचोक सा.व.उ.स सँग समन्वय गरि १.५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण रोपण गरिएको। वनस्पति अनुसन्धान केन्द्र, धनुषामा हरोको बीउ संकलन गरी बिरुवा उत्पादन भएको तथा वितरणका लागि सामुदायिक वनसंग समन्वय भईरहेको। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरद्वारा कर्णभूमी सामुदायिक वन, थाहा-४ मा भएको दुर्लभ तथा लोपोन्मुख प्रजातिहरूको विभिन्न जडीबुटीजन्य वनस्पतिहरूको बारेमा स्थानिय उपभोक्ताहरूसंग सचेतनाको कार्यक्रम गरेको। पर्वतिय वनस्पति उद्यान दामनमा अर्किड प्रजातिको नर्सरीको लागि करिव ७०० बिरुवाहरू propagation को लागि वेडमा राखिएको र नियमित स्याहार सम्भार गरिएको। वकैया गाँउपालिका स्थित ठिंगनामा दुर्लभ तथा लोपोन्मुख वनस्पति भोटे लहराको वासस्थान पहिचान गरि स्थानियहरूसंग संरक्षण कार्यको लागि समन्वय गरी सो क्षेत्रमा काँडे लगाउने कार्य गरिएको साथै संरक्षणको लागि सूचनामूलक बोर्ड पनि लगाईएको। वनस्पति अनुसन्धान केन्द्र, बाँकेद्वारा भगवती सामुदायिक वन राप्तीसोनारी ७ सर्रा र झिझरी सामुदायिक वन राप्तीसोनारी ९

मा सङ्कटापूर्ण प्रजातीहरूको संरक्षण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको। सर्पगन्धा र टटेलो रोपण साथै संरक्षण सामग्री र औजार प्रदान गरिएको।

वनस्पति अनुसन्धान केन्द्र, सल्यानद्वारा खामेलेख टोरनोटे-शारदा न.पा ६ तथा काक्रे, ताउले र गैरा-शारदा न.पा. ६, कौछेमा संकटापन्न प्रजाती काकाडसिंगी को स्वस्थानिय वासस्थान संरक्षण सम्बन्धी १ दिने जनचेतनामूलक गोष्ठी सम्पन्न गरिएको। शारदा न.पा ६ काउछेमा काकरसिंगी को पोपुलेसन अध्ययन गरिएको। सल्यानको रेहाले को दयाधुरी सा.व.उ.स मा १ दिने संकटापन्न प्रजाती को स्वस्थानिय संरक्षण सम्बन्धी जनचेतनामूलक गोष्ठी। सम्पन्न गरिएको। वनस्पति अनुसन्धान केन्द्र, जुम्लाद्वारा ४ वनस्पति प्रजाती को स्वस्थानिय संरक्षण गरिएको। वनस्पति अनुसन्धान केन्द्र, कैलालीद्वारा पञ्चबली सामायिक वन, चुरे, सहजुरमार्फत १८ प्रजातिका सुनाखरीहरू संरक्षण कार्य गरिएको।

२.५ संकटापूर्ण अवस्थामा पुगेको जडीबुटी थप प्रजातिहरूको परस्थानीय संरक्षण कार्य

वनस्पति अनुसन्धान केन्द्र, इलाममा थप २५ संकटापूर्ण वनस्पति प्रजातीको पर स्थानीय संरक्षण कार्य भएको। वनस्पति अनुसन्धान केन्द्र, धनुषामा १७ संकटापूर्ण वनस्पति प्रजातीको पर स्थानीय संरक्षण कार्य भएको। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर उद्यानमा ११ संकटापूर्ण वनस्पति प्रजातीको पर स्थानीय संरक्षण कार्य भएको। वनस्पति अनुसन्धान केन्द्र, बाँकेमा मौजुदा प्रजाती संरक्षण भइरहेको र ५ वटा विजयसाल थप गरिएको। वनस्पति अनुसन्धान केन्द्र, सल्यानमा जम्मा ३० प्रजाती संकलन गरि संरक्षण गरिएको। वनस्पति अनुसन्धान केन्द्र, जुम्लामा थप ४ वनस्पति प्रजातीको पर स्थानीय संरक्षण कार्य भएको। वनस्पति अनुसन्धान केन्द्र, कैलालीमा ७ स्थान बाट संकलित ४१ वनस्पति प्रजातिहरूको पर-स्थानीय संरक्षण कार्य गरिएको। संरक्षित संकटापूर्ण प्रजातिहरूको नियमित स्याहार सम्भार भईरहेको।

२.६ जडीबुटीमा आधारित व्यापारिक महत्वका बस्तु उत्पादन (Bioprospecting)

जडीबुटीमा आधारित दन्तमंजन, चिया तथा mosquito repellent cream को prototype तयारी कार्य सम्पन्न भएको।

२.७ पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम

२० वटा समूह/सहकारी मार्फत पकेट क्षेत्रमा व्यवसायिक खेती कार्य सम्पन्न भएको।

२.८ जडीबुटी पकेट क्षेत्र कार्यक्रम निरन्तरता कर्णाली प्रदेश

कार्यविधि स्वीकृत तथा १० वटा समूहहरूसँग सम्झौता भई पकेट क्षेत्रमा खेती विस्तार कार्य सम्पन्न भएको।

२.९ जर्मप्लाज्म संरक्षण

वनस्पति अनुसन्धान केन्द्र, इलाममा थप ५० वनस्पति प्रजातीहरूको जर्मप्लाज्म संकलन गरीएको। वनस्पति अनुसन्धान केन्द्र, धनुषामा १० प्रजातिका बिरुवाहरू थप गरिएको। वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा ३ वटै उद्यानहरूमा जम्मा ८० प्रजातिको वनस्पतिहरूको जर्मप्लाज्म संरक्षण गरी नियमित स्याहार सम्भार भएको। वनस्पति अनुसन्धान केन्द्र, बाँकेमा २ वटा थप वनस्पति प्रजातीहरूको जर्मप्लाज्म संकलन गरीएको। वनस्पति अनुसन्धान केन्द्र, सल्यानमा ४४ वनस्पति प्रजातीका बिउ/बिरुवा संकलन गरी संरक्षण गरिएको। वनस्पति अनुसन्धान केन्द्र, जुम्लामा ६ वनस्पति प्रजातीका बिउ/बिरुवा संकलन गरी संरक्षण गरिएको। वनस्पति अनुसन्धान केन्द्र, कैलालीमा २१ स्थानबाट ४६ प्रजातिका बिरुवाहरू संकलन गरि संरक्षण भएको। राष्ट्रिय वनस्पति उद्यान, गोदावरीमा १८ वनस्पति प्रजातीहरूको जर्मप्लाज्म संकलन गरीएको। संकलित जर्मप्लाज्मको नियमित स्याहार सम्भार भईरहेको।

१५. विभागमा परेको सूचना माग सम्बन्धि निवेदन र सो उपर दिएको विवरण

निवेदन दिने संस्था/व्यक्ति	मागका सूचनाको विवरण	कारवाहीको विवरण
-	-	-

१६. सूचना प्रकाशन

- वनस्पति विभागबाट सञ्चालित अनुसन्धान कार्यका नतिजाहरूको प्रकाशन **Journal of Plant Resources** प्रकाशित गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- वनस्पति विभागबाट सञ्चालित कार्यक्रम तथा गतिविधिहरूका जानकारी “वनस्पति स्रोत” त्रैमासिक समाचार पत्र मार्फत प्रदान गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- अन्य प्रचार प्रसार मूलक सामग्रीहरू leaflet, booklet, posters, वार्षिक प्रगति प्रतिवेदन लगायतका प्रकाशित सामग्री

वितरण गरिएको साथै विभागको Website मा समेत राखेर गरिएको छ ।

१७. संगठन संरचना

